



आठराई गाउँपालिका

आठराई राजपत्र

आठराई गाउँपालिकाबाट प्रकाशित

खण्ड: ५) संक्रान्तिबजार, तेहथुम, असार १८ गते, २०७९ साल (संख्या: २)

भाग-१

आठराई गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय, संक्रान्तिबजार, तेहथुम

आठराई गाउँपालिकाको विनियोजन ऐन, २०७९

आठराई गाउँपालिकाको विनियोजन ऐन, २०७९

आठराई गाउँपालिकाको आर्थिक बर्ष २०७९/०८० को सेवा र कार्यहरूको लागि स्थानीय सञ्चितकोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्थागर्न बनेको विधेयक,

गाउँ सभामा पारित भएको मिति: २०७९।०३।१८

प्रस्तावना: आठराई गाउँपालिकाको आर्थिक बर्ष २०७९।०८० को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २२९ को उप-धारा (२) बमोजिम गाउँ सभाले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम “आठराई गाउँपालिकाको विनियोजन ऐन, २०७९” रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. आर्थिक बर्ष २०७९।०८०को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार: (१) आर्थिक बर्ष २०७९।०८० को निमित्त गाउँ कार्यपालिका, वडा कार्यालय, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूची १ मा उल्लिखित चालू खर्च, पूँजिगत खर्च र बित्तिय व्यवस्थाको रकम समेत गरी जम्मा रकम ६०,२८,९१,१५० (अक्षेरूपी रुपैयाँ साठी करोड अठ्ठाइस लाख एकान्दब्बे हजार एक सय पचास मात्र) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।

३. विनियोजन: (१) यस ऐनद्वारा सञ्चितकोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक बर्ष २०७९।०८० को निमित्त आठराई गाउँपालिका गाउँ कार्यपालिका, वडा कार्यालय र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि कार्यपालिका, वडा कार्यालय र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकममध्ये कुनैमा बचत हुने र कुनैमा अपुगहुने देखिन आएमा गाउँ कार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकमान्तर गर्न सक्नेछ । यसरी रकमान्तर एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको १० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजिगत खर्च अन्य चालू खर्च शीर्षक तर्फ रकमान्तर गर्न सकिने छैन ।

तर चालु तथा पूँजिगत खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको १० प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूमा रकमान्तर गर्नु परेमा गाउँ सभाको स्वीकृति लिनु पर्नेछ ।

अनुसूचि-१
(दफा २ संग सम्बन्धित)
नेपालको संविधानको धारा २२९ (२) बमोजिम
संचित कोषबाट बिनियोजन हुने रकम

क्र.सं.	अनुदान संख्या	शीर्षकको नाम	चालु खर्च	पूँजिगत खर्च	जम्मा
१	२	३	४	५	६
२		गाउँ कार्यपालिका, विषयगत शाखा	४२,९९,२६,६५०।०	९३,४४,९४,५००।०	५६,३५,४९,९५०।०
३		वडा विकास कार्यक्रम	३८,५०,०००।०	३,५५,००,०००।०	३,९३,५०,०००।०
५		ऋणको सावा व्याज भुक्तानी			
६		लगानी (शेयर/ऋण)			
जम्मा			४३,२९,७६,६५०।००	९६,९९,९४,५००।०	६०,२८,९९,९५०।०

आजाले,
डम्बर बहादुर आडदेम्बे
प्रमुख प्रशासकीय अधिकृत